



# गोलबजार नगरपालिका

## नगर कार्यपालिकाको कार्यालय

गोलबजार, सिरहा  
प्रदेश नं. १ नेपाल

www.golbazar.gov.np  
golbazar@gmail.com  
033-540099

प. सं. : २०७८/७९

१५ दिने सिलबन्दी दरभाउपत्र आह्वानको सूचना ।

(प्रकाशित मिति: २०७८।०५।०४)

गोलबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालय गोलबजार सिरहालाई आवश्यक निम्न कार्य गर्न इच्छुक र इजाजत प्राप्त फर्म/संस्था/कम्पनीले देहाय बमोजिमको शर्तहरूको अधिनमा रहि रितपूर्वकको दरभाउपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

१. दरभाउपत्र फारम यो सूचना प्रकाशित भएको मिति देखि तपसिलमा उल्लेख भए बमोजिमको मितिसम्म फर्म/संस्था/कम्पनीको लिखित निवेदन पेश गरी यस नगरपालिकाको राजस्व शाखाबाट तपसिल बमोजिमको दस्तुर बुझाई दरभाउपत्र वापतको रकम पछि फिर्ता नहुने गरी खरिद गर्न सकिनेछ ।
२. दरभाउपत्र तपसिलमा उल्लेखित मिति र समयभित्र यस कार्यालयमा सिलबन्दी गरी दर्ता गराई सक्नु पर्नेछ । दरभाउपत्र फारम बुझाउँदा सिलबन्दी गरी खामको बाहिर गोलबजार नगरपालिका, गोलबजार सिरहालाई सम्बोधन गरी आफुले गर्न चाहेको कार्य सहित बोलपत्रको ठेक्का नं. समेत स्पष्टसंग उल्लेख गर्नुपर्नेछ ।
३. दर्ता हुन आएका सिलबन्दी दरभाउपत्रहरू तपसिलमा उल्लेखित मिति र समयमा नगरपालिकाको कार्यालयका कर्मचारीहरूको वा फर्म/संस्था/कम्पनीका प्रतिनिधिको रोहवरमा खोलिनेछ । तर फर्म/संस्था/कम्पनीको प्रतिनिधिहरू उपस्थित नभएमा पनि दरभाउपत्र बोल्न बाधा पर्ने छैन ।

### तपसिल

सि.नं.	ठेक्का नं.	कार्यको विवरण	दरभाउपत्र फारम खरिद गर्ने अन्तिम मिति र समय	दरभाउपत्र दर्ता गर्ने अन्तिम मिति र समय	दरभाउपत्र खोलिने मिति र समय	फारम दस्तुर रु.	जमानत रकम रु.
१	०१/०७८/०७९	राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन सम्बन्धी कार्य	२०७८।०५।१८ कार्यालय समय	२०७८।०५।१९ १२:०० बजेसम्म	२०७८।०५।१९ २:०० बजे	१,०००/-	६०,०००/-

४. तपसिलमा उल्लेखित धरौटी वापतको रकम यस कार्यालयको नाममा रहेको श्री राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, सिरहाको धरौटी खाता नं २१३०१००३०३०००००२ मा नगद जम्मा गरेको सक्कलै भौचर वा यस कार्यालयको नाममा मान्यता प्राप्त वाणिज्य बैंकले जारी गरेको ग्यारेन्टी Bid Bond संलग्न हुनु पर्ने छ । प्रस्तावकको Bid validity दरभाउपत्र पेश गर्ने अन्तिम मितिबाट कम्तिमा १२० दिनको हुनु पर्नेछ ।

५. दरभाउपत्रदाताको ग्राह्यताको आधार तथा त्यस्तो आधार प्रमाणित गर्न दरभाउपत्र दाताले सिलबन्दी दरभाउपत्र साथ देहायका प्रमाणित कागजात पेश गर्नुपर्ने ।
- फर्म/संस्था/कम्पनी दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
  - व्यवसाय दर्ताको इजाजतपत्र,
  - मूल्य अभिवृद्धि कर र स्थायी लेखा नं. (PAN) दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
  - दरभाउपत्र दाताले खरिद व्यवसाय सम्बन्धी कसुरमा आफुले सजाय नपाएको भनि लिखित रुपमा गरेमो घोषणाको सक्कल प्रति
  - आ.व. २०७६।०७७ सम्मको कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
  - दरभाउपत्र दाता फर्म/संस्था/ कम्पनीको Power of Attorney Letter समेत पेश गर्नुपर्नेछ ।
६. दरभाउपत्र फाराम खरिद गर्ने र दर्ता गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सो कार्य भोलिपल्ट कार्यालय खुलेको दिन निर्धारित समय र स्थानमा गरिने छ । यस्तो अवस्थामा दरभाउपत्र जमानत र दरभाउपत्रको मान्य अवधिको गणना साविककै मिति बाट गरिनेछ ।
७. यसै सूचनाको बुँदा ५ बमोजिमका कागजात संलग्न नभएको, विभिन्न शर्तहरू उल्लेख गरेको, दरभाउपत्र सम्बन्धी कागजातमा दरभाउपत्र दाताले उल्लेख गर्नुपर्ने विवरणहरू उल्लेख नगरेको र प्रचलित सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद नियमावली बमोजिम रीत नपुगी आएको दरभाउपत्र उपर कुनै कारवाही गरिने छैन ।
८. कुनै वा सबै दरभाउपत्र, पुरै वा आंशिक रुपमा स्वीकार गर्ने वा अस्वीकार गर्ने सम्पूर्ण अधिकार नगरपालिकामा निहित रहनेछ ।
९. माथि उल्लेखित कार्यको सम्झौता अवधि बढीमा एक वर्षको हुनेछ । स्वीकृत दरभाउपत्र दातालाई उक्त अवधिभित्र दरभाउपत्र फारममा उल्लेख भए बमोजिम राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गर्न यस नगरपालिकाले निर्देशन दिनेछ । सम्झौताको अवधिभर दरभाउपत्र फारममा उल्लेख भएको सूचना नगरपालिकालाई आवश्यक परेमा स्वीकृत दरभाउपत्र दाताले आफुले कबोल गरेको दररेटमा नै उक्त सूचना प्रकाशन गर्नुपर्नेछ ।
१०. यस सम्बन्धी थप कुराको जानकारी आवश्यक परेमा कार्यालय समयभित्र कार्यालयको फोन नं. ०३३-५४००९९ र ९८५२८३३२२४ मा सम्पर्क राख्न सकिनेछ ।

विस्तृत जानकारीका लागि यस कार्यालयको वेबसाइट(website) [www.golbazarmun.gov.np](http://www.golbazarmun.gov.np) माफत लिन सकिने छ । अन्य दरभाउ पत्र सम्बन्धि कागजात यस नगरपालिकाको कार्यालयबाट खरिद गरी लिन सकिनेछ ।